

सरकारद्वारा "प्रतिबन्ध-परीक्षण घोषणा" साथै जोर्डनमा निर्दिष्ट "प्रतिबन्धित क्षेत्र" को सन्दर्भमा अनिवार्य परीक्षण सूचना जारी

सरकारले रोग रोकथाम र नियन्त्रण (निश्चित व्यक्तिहरूको लागि अनिवार्य परीक्षण) नियम (क्याप 599J) अन्तर्गत शक्ति प्रयोग गरी "प्रतिबन्ध परीक्षण घोषणा" (घोषणा) गरेको छ, जसअन्तर्गत कुनैपनि व्यक्ति (यसपछि "अनिवार्य परीक्षणको अधीन व्यक्ति" भनेर सम्बोधन गरिने), जोर्डनको निर्दिष्ट "प्रतिबन्धित क्षेत्र" भित्र (जस्तै: यसको पूर्वमा उसुड स्ट्रीट, यसको दक्षिणमा नानकिड स्ट्रीट, यसको पश्चिममा ब्याट्री स्ट्रीट र यसको उत्तरमा कन्सु स्ट्रीट रहेको क्षेत्र पर्दछन्, एनेक्स हेर्नुहोस् ।) उनीहरूको परिसरमै रहन र सरकारद्वारा व्यवस्था मिलाए अनुसार अनिवार्य परीक्षण गराउन आवश्यक छ। सो इलाकामा अनिवार्य परीक्षणको अधीनमा पहिचान भएका व्यक्तिहरूले परीक्षण पूरा नगरेसम्म र परीक्षणको नतीजा निश्चित नभएसम्म उनीहरूको परिसरमै रहनु पर्छ। सरकारले जिल्लामा शून्य घटनाहरूको लक्ष्य हासिल गर्न कडा प्रयत्नका साथ यस अभ्यासलाई करीव 48 घण्टामा समाप्त गर्ने लक्ष्य राखेको छ।

प्रवक्ताले भने, "क्याप 599J अन्तर्गत सरकारले संक्रमण नियन्त्रणको आवश्यकता अनुसार प्रतिबन्ध-परीक्षण घोषणा गर्न सक्दछ।"

"यसभन्दा पहिले सरकारले 'अनिवार्य आधारमा अनिवार्य परीक्षण' र 'पूर्व जोर्डन निर्दिष्ट क्षेत्र' (यसको पूर्वमा नाथन रोड, यसको दक्षिणमा जोर्डन रोड, यसको पश्चिममा फेरी स्ट्रीट र यसको उत्तरमा कन्सु स्ट्रीट) मा परीक्षण प्रयासहरू अगाडि बढाउने थप कदमहरू चालेको छ। निर्दिष्ट क्षेत्र भित्रका भवनहरू यदि त्यहाँ कुनै एक युनिटमा पुष्टि भएको कुनै मामला भेटियो भने, वा जहाँ कुनै पुष्टि गरिएको केस भेटिएन तर ढल निकास नमूनाहरूमा लगातार सकारात्मक परीणाम आएमा, अनिवार्य परीक्षण नोटिस अन्तर्गत पर्नेछन्। 'कोर एरिया' पूर्वमा टेम्पल स्ट्रीट, निड पो स्ट्रीट, पश्चिममा रिक्लेमेसन स्ट्रीट र उत्तरमा पाक होई स्ट्रीटको चित्रण गरी सीमित गरिएको थियो, जसमा लगभग 70 वटा भवनहरू जुन पुष्टी भएका केसहरू फेला परे या नपरे पनि अनिवार्य परीक्षणको अधीनमा थिए।

"तथापि, जिल्लामा प्रकोप गम्भीर रहेको छ। जनवरी 1 देखि 20, 2021 सम्ममा 'जोर्डन निर्दिष्ट क्षेत्र' मा 162 वटा केसहरू पुष्टि भएको थियो जसमा 56 वटा भवनहरू संलग्न थिए। जिल्लाका बासिन्दाहरू चिन्तित छन् र तीमध्ये कतिपयसँग महामारीको स्थितिवारे गलतफहमी रहेको छ।"

"विगत केही दिनहरूमा, लगातार परीक्षण गरिएको 'प्रतिबन्धित क्षेत्र' स्थित भवनहरूमा ढल नमूनामा सकारात्मक परिणाम 'जोर्डन निर्दिष्ट क्षेत्र' को नमूनाको अनुपात अन्य क्षेत्रको तुलनामा बढी थियो, जसले सम्भावित संक्रमित व्यक्तिहरू ती स्थानहरूमा उपस्थित हुनसक्ने सम्भावनालाई दर्शाउँछ। साथसाथै, हामी जान्दछौं कि 'प्रतिबन्धित क्षेत्र' का ती भवनहरू तुलनात्मक रूपमा पुरानो र मर्मतको अभाव, र धेरै 'श्री नील विलिङ्स' छन्। उप-विभाजित इकाईहरू सामान्य छन् र समुदायमा संक्रमणको जोखिम निकै बढी छ। जोखिम मूल्यांकन पश्चात्, जिल्लामा प्रसारण शृंखला तोड्न र जिल्लाका बासिन्दाहरूको चिन्ता हटाउनका लागि 'प्रतिबन्धित क्षेत्र' को लागी एक प्रतिबन्ध-परीक्षण घोषणा जारी गर्नु आवश्यक छ, भन्ने हामीलाई लागेको छ।"

सरकारले "प्रतिबन्धित क्षेत्र" मा अस्थायी नमूना संग्रह स्टेशनहरू स्थापना गर्नेछ र अनिवार्य परीक्षणको अधीनका व्यक्तिलाई आज मध्यरात (जनवरी 23) भन्दा अगाडि परीक्षण गराउन अनुरोध गर्दछ। अनिवार्य परीक्षणको अधीनमा रहेका व्यक्तिहरूलाई नमूना संकलन स्टेशनहरूमा ब्याचहरूको आधारमा न्यूक्लिक एसिड जाँच गराउन व्यवस्था गरिनेछ, जहाँ समर्पित कर्मचारीहरूले संयुक्त रूपमा नाक र घाँटी स्वाबको माध्यमबाट नमूनाहरू संकलन गर्नेछन्। अनिवार्य परीक्षणको अधीनमा परेका व्यक्तिहरू क्रस-इन्फेक्सन जोखिमबाट बच्न सबै परीक्षण नतिजा निश्चित नभएसम्म उनीहरूको निवास स्थानमै रहनुपर्दछ। सरकारले जिल्लाका वृद्धाश्रम सहित गतिशीलतामा अशक्तता भएका व्यक्ति र वृद्ध व्यक्तिहरूको लागि घर-घर गई नमूना संकलनको व्यवस्था गर्नेछ, वा तिनीहरूलाई आफैँ संकलन गर्ने र घाँटी भित्रको खकार नमूना पेश गर्ने व्यवस्था गर्नेछ।

"हामी बुझ्दछौं कि यस नियम लागू गर्नले सर्वसाधारणमा असुविधा उत्पन्न गर्दछ। सरकारले 'प्रतिबन्धित क्षेत्र' मा उपस्थित सबै व्यक्तिको परीक्षण चाँडो भन्दा चाँडो नै चाँडो पुऱ्याउन पर्याप्त परीक्षण स्रोतहरूको व्यवस्था गरेको छ। अनिवार्य परीक्षणको अधीनमा सबै निर्दिष्ट व्यक्तिहरूले परीक्षण पूरा गर्न र 48 घण्टा भित्र परिणाम निश्चित गरी जनवरी 25 (सोमबार) बिहानको 6 बजे भित्र बासिन्दाहरूलाई काम जान सुरु गर्न बासिन्दालाई अनुमति दिने उद्देश्यले हो। सरकारले घोषणा समाप्त भएको खण्डमा आधिकारिक रूपमा सर्वसाधारणलाई सूचना गर्नेछ। घोषणाको कारण कर्मचारीहरू काममा जान असमर्थ भएमा, उनीहरूका रोजगारदाताहरूले सावधानी अपनाई र कामदारहरूको तलब वा सुविधा घटाउने छैनन भनी सरकारले आशा राख्दछ।"

"दुई हप्तामा 20,000 भन्दा बढी व्यक्तिहरूले Yau Ma Tei को परीक्षण केन्द्रहरूमा परीक्षण गराईसकेका छन् । सरकारले अनिवार्य परीक्षण सूचनाहरूको पालना गर्ने र सहकार्य रूपमा स्वेच्छाले परीक्षण गर्ने व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेको छ । यद्यपि घोषणापत्र लागू हुनु अघि अनिवार्य परीक्षण सूचना अन्तर्गत परीक्षण गरिसकेका व्यक्तिहरूले अझै पनि समुदायमा प्रसारण शृंखला पूर्ण रूपमा तोड्नको लागि फेरि परीक्षण गर्नु आवश्यक छ । "

"प्रतिबन्धित क्षेत्र" भित्र सार्वजनिक र आपतकालीन सेवाहरू कायम गर्न, सरकार र सान्दर्भिक कार्यकारी कर्मचारीहरू (जस्तै: स्वास्थ्य सेवा अधिकारीहरू र अस्पताल प्राधिकरणका अन्य अधिकारीहरू, सरकारद्वारा परीक्षणका लागि संलग्न सेवा प्रदायकहरू, सर-सफाई सेवा प्रदायकहरू र वृद्धहरूका लागि हेरचाह गर्ने आवासीय कर्मचारीहरूको सदस्यहरू) लाई व्यक्तिगत जानकारी र सम्पर्क विवरणहरू दिइएका सर्तमा "प्रतिबन्धित क्षेत्र" भित्र प्रवेश गर्न र छोड्ने अनुमति दिइन्छ, साथसाथै केहि संक्रमण नियन्त्रण निर्देशनहरू पालना गर्ने ("प्रतिबन्धित क्षेत्र" छोडेर जानुअघि परीक्षण गराइने सहित परीक्षण परिणाम पर्खनु नपर्ने) ।

सरकारले प्रतिबन्धित बासिन्दाहरूका लागि साधारण खाना र आधारभूत सर-सफाई उपकरणहरू तयार पारेको घोषणा गर्दछ । गृह मामिला विभागले हटलाइन सञ्चालन गरेको छ (टेल: 2399 6949 र 2835 1473) र अल्पसंख्यक जातियहरूको लागि निर्दिष्ट हटलाइन (टेल: 3755 6816) को स्थापना गरेको छ । सो हटलाइन सेवा प्रतिबन्धित बासिन्दाहरूको लागि सोधपुछ र सहयोग लिन आज बिहानको 6 बजे देखि सञ्चालन हुनेछ । समाज कल्याण विभागले पनि प्रभावित व्यक्तिहरूलाई सहयोग प्रदान गर्दछ ।

हालसालै वृद्धि भएको पुष्टि भएका केसहरूले सो जिल्लाका बासिन्दाहरू चिन्तित र तनावमा छन् भन्ने कुरा सरकारले बुझ्दछ । महामारी अन्तर्गत, त्यस क्षेत्रका व्यवसायहरू असर परेको र ठप्प भएको हुनाले उनीहरूको दैनिकी जीविकोपार्जन गम्भीर रूपमा प्रभावित भएको छ । सरकारलाई आशा छ कि यस अस्थायी असुविधाले स्थानीय प्रसारणको शृंखलाहरूलाई पूर्ण रूपले काट्छ र बासिन्दाहरूको चिन्ता र डरलाई कम गर्दछ, ताकि उनीहरूले यस क्षेत्रमा सामाजिक र व्यापारिक गतिविधिहरू पुनः सुरु गर्नमा विश्वास प्राप्त गर्नेछन् र सामान्य जीवनमा फर्किनेछन् ।

खाद्य तथा स्वास्थ्य ब्यूरोले सबै परिसर समावेश गरिने "अनिवार्य क्षेत्र" मा एक अनिवार्य परीक्षण सूचना पनि जारी गर्नेछ । कुनै पनि व्यक्ति जो विगत 14 दिनमा दुई घण्टा भन्दा बढी "प्रतिबन्धित क्षेत्र" मा उपस्थित भएमा, यदि उनीहरूले उक्त घोषणालाई प्रभावकारी बनाएको समयमा "प्रतिबन्धित क्षेत्र" मा उपस्थित नभए पनि, उनीहरूले (आज मध्य रात भित्र (23)अनिवार्य परीक्षण गर्नुपर्नेछ ।

सबै व्यक्तिहरूले अनिवार्य परीक्षणको अधिनमा दर्ता र परीक्षण गर्न र धैर्यतापूर्वक परिणामको लागि पर्खनमा पूर्ण सहयोगको लागि सरकारले अपील गर्दछ । प्रतिबन्ध-परीक्षण घोषणा उल्लंघन गर्ने कुनै पनि व्यक्तिले अपराध गरेको ठहरिनेछ र स्तर 4 (\$25,000) को अधिकतम जरिवाना र छ महिनाका लागि जेल सजाय हुनेछ ।

समाप्त/शनिवार, 23, 2021 जनवरी

HKT 4:46 मा जारी

NNNN

Nepali Version